


सुरक्षित रूपमा साइकल प्रयोग गर्ने पाँच नियमहरू

① सामान्यतया सडकको बायाँ तर्फबाट साइकल चलाउनु पर्छ। फुटपाथमा चलाउन अपवाद हो, पैदल यात्रीलाई प्राथमिकता दिनु पर्छ।



साइकल पनि यक सवारी हो। फुटपाथ र सडक फरक भयो भने सामान्यतया सडकमा साइकल चलाउन पर्छ।



सडकमा बायाँ तर्फबाट (सवारी साधन लेन नभएको सडकमा बायाँ तर्फको छेउबाट) साइकल चलाउनु पर्छ।



* फुटपाथमा सामान्य साइकल चलाउन सक्ने संकेत



उक्त संकेतले * फुटपाथमा साइकल चलाउन सक्ने अवस्थामा पनि सडकको छेउमा गति कम गरेर पैदल यात्रीहरूको आवागमनमा बाधा गर्दा एकपटक रोक्नु पर्छ।

② चोकमा ट्राफिक लाइट र एकपटक रोक्न पालन गरेर सुरक्षा जाँच गर्नु पर्छ।



धेरै हतार भयो पनि पालन गर्नुहोस्। ट्राफिक लाइट झिमझिम बल्दा पार गर्नु हुँदैन।

ट्राफिक लाइट पालन गर्नुहोस्!



एकपटक रोक्ने संकेत नभएको चोकमा पनि राम्रोसँग सुरक्षा जाँच गर्नुहोस्।

अवश्य नै रोकेर सुरक्षा जाँच गर्नुहोस्!


③ रातीमा साइकलको बत्ति बल्नु पर्छ।

वरिपरिको सवारीबाट देख्न अघ्टेरो भएर खतरनाक हुन्छ।

④ मादक पदार्थ खाएर साइकल चलाउनु हुँदैन।

थोरै पनि अल्कोहल खायो भने साइकल चलाउन निषेध हुन्छ।

⑤ हेलमेट लगाउनु पर्छ।



बच्चादेखि उमेरदारसम्म सबैले हेलमेट राम्रोसँग लगाउनुहोस्!

- टाउको आकारसँग मिल्ने हेलमेट लगाउनुहोस्।
- हेलमेटको टुप्पो आखिभौको माथिलाई मिलाएर तेर्सो गरि लगाउनुहोस्।
- एक वा दुई वटा आँला पस्र चप बनाई चिउँडो फित्ता मिलाउनुहोस्।

自転車の一定の交通違反に
令和8年4月1日から/対象年齢16歳以上

対象行為 113種類 ※一部抜粋	携帯電話使用等 (保持)	通行区分違反 (歩道通行)
信号無視	指定場所一時不停止	並進

反則金額は原付バイクと同等
(最高12,000円)

青切符導入

〔(जापानको राष्ट्रिय प्रहरी एजेन्सी)〕 〔(फुकुओका प्रान्तीय प्रहरी)〕

सुरक्षित साइकल प्रयोग गर्नको लागि

साइकलको नियम पक्का गर्ने साइकलको विद्यालय

फुकुओका प्रान्तीय प्रहरी